

श्री कल्याणकारी योजना निर्देशनालय,

बलाध्यक्ष बिभाग, जंगी अड्डा ।

"सैनिक कल्याणकारी छात्रवृत्ति, स्वदेश" सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति २०७८/०४/२० गते)

१. सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित विविध कार्यक्रमहरू मध्ये शैक्षिक सत्र २०७७/७८ को सैनिक कल्याणकारी छात्रवृत्ति, स्वदेश प्रदान गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

२. छात्रवृत्तिको विवरण

(क) छात्रवृत्ति रकम : प्रति विद्यार्थी वार्षिक एकमुष्ट रु. २०,०००/- (बिस हजार) ।

(ख) छात्रवृत्ति पाउने विद्यार्थी : नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त सैनिक सकल दर्जाका छोरा/छोरी (१ जनालाई मात्र) ।

(ग) अध्ययनरत रहनु पर्ने कक्षा : शैक्षिक सत्र ०७७/७८ मा कक्षा ६ पासभई कक्षा ७ मा अध्ययनरत देखी कक्षा १२ पास गरेको सम्म हुनु पर्ने ।

(घ) विद्यार्थीहरूको उमेर : कक्षा १२ सम्म अध्ययनको लागि १८ वर्ष मिति २०७८/०१/०१ गतेसम्म (न) ननाघेको हुनुपर्ने ।

३. छात्रवृत्ति पाउन योग्य विद्यार्थीहरू

(क) नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त सैनिकका छोरा/छोरी हुनुपर्ने ।

(ख) हिताधिकारीहरूको १ जना सन्तती (छोरा/छोरी) ले मात्र छात्रवृत्ति प्राप्त गर्ने ।

(ग) शैक्षिक सत्र ०७७/७८ मा कक्षा ६ पासदेखी कक्षा १२ पास सम्मभएका सन्तिहरूले मात्र यो सुविधा प्राप्त गर्ने ।

(घ) २०७७ सालको वार्षिक परीक्षामा सामुदायिक/सरकारी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूको समग्रमा ४०% (GPA 1.6) र संस्थागत निजी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूको हकमा समग्रमा ५०% (GPA 2.0) प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने

(ङ) नेपाल सरकारबाट मान्यता प्राप्त विद्यालय तथा महाविद्यालय (कलेज) हरूमा अध्ययनरत हुनुपर्ने ।

(च) बहालवाला सैनिकको हकमा नेपाली सेनाको HR Digitization मार्फत रितपुर्वक दर्ता गरिएका सन्तती (छोरा/छोरी) ले मात्र यो सुविधा प्राप्त गर्ने ।

४. छात्रवृत्ति पाउन योग्य नहुने विद्यार्थीहरू

(क) कल्याणकारी कोषको व्ययभारमा सञ्चालित महाविद्यालय/विद्यालयहरूमा (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत सञ्चालित महाविद्यालयहरू समेत) अध्ययनरत विद्यार्थीहरू । यदि उक्त महाविद्यालय/विद्यालयहरूमा सःशुल्क (पूर्ण वा आंशिक सहूलियत शुल्कमा वाहेक) अध्ययनरत वा गैरसैनिक तर्फको कोटामा अध्ययनरत विद्यार्थी भए सम्बन्धितबाट दिएको सिफारिस पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने ।

(ख) कल्याणकारी कोषबाट वितरण हुने "प्रधान सेनापति छात्रवृत्ति" प्राप्त गर्ने विद्यार्थीहरू ।

(ग) रितपुर्वक तथा तोकिएको समय भित्र निवेदन पेश नगर्ने विद्यार्थीहरू ।

(घ) हिताधिकारीहरूको कुनैपनि १ (एक) सन्तती हाल Empanelled सम्झौता भएका शैक्षिक संस्थाहरूमा अध्ययनको सुविधा नलिएको हुनुपर्ने ।

(ङ) नेपाल भन्दा वाहिर बिदेशी बिद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू ।

५. निवेदन साथ अनिवार्य रुपमा पेश गर्नु पर्ने कागजातहरू

बहालवाला तर्फ	अवकास प्राप्त तर्फ
१. चारित्रिक प्रमाण पत्रको प्रतिलिपी ।	१. चारित्रिक प्रमाण पत्रको प्रतिलिपी ।
२. अघिल्लो वर्ष (२०७७) को लब्धाङ्क पत्रको प्रतिलिपी ।	२. अघिल्लो वर्ष (२०७७) को लब्धाङ्क पत्रको प्रतिलिपी ।
३. जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपी ।	३. जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपी ।
४. सैनिक परिचय पत्रको प्रतिलिपी ।	४. पेन्सन पत्रको प्रतिलिपी ।
५. विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी ।	५. सम्बन्धित गा.पा./न.पा.बाट नाता प्रमाणित प्रमाण पत्र वा सन्तती विवरण प्रमाण पत्र ।
	६. विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी ।

नोटः

१. माथि उल्लेखित कागजातहरू पेश गर्दा विद्यार्थीहरूको नाम, जन्म मिति, लब्धाङ्क पत्रमा प्राप्ताङ्क जस्ता विवरणहरू स्पष्ट रुपमा खुलेको हुनु पर्नेछ ।

२. कक्षा ११ उत्तीर्ण भई कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको हकमा निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरू मध्ये कक्षा ११ उत्तीर्ण भई कक्षा १२ अध्ययनरत रहेको भनी सम्बन्धित मा.वि. को सिफारिस पत्र पेश गर्ने । साथै, छात्रवृत्तिको रकम लिने समयमा उक्त कक्षामा अध्ययनरत बिद्यार्थीहरूको प्रतिशत पुऱ्याई पास गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्रको सक्कले प्रति अनिवार्य उपलब्ध गराउनु पर्नेछ ।

३. हाल १२ कक्षामा अध्ययनरत रही गत वर्षको कक्षा १२ को परिक्षा हालसम्म सन्चालन नभएका बिद्यार्थीको हकमा निवेदनसाथ कक्षा ११ पास गरेको लब्धाङ्क पत्र र कक्षा १२ मा अध्ययनरत रहेको भनी सम्बन्धित माध्यमिक बिद्यालयको सिफारिस पत्र पेश गर्ने । साथै, छात्रवृत्तिको रकम लिने समयमा उक्त कक्षामा अध्ययनरत बिद्यार्थीहरूको प्रतिशत पुऱ्याई पास गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र सक्कले प्रति अनिवार्य उपलब्ध गराउनु पर्नेछ ।

४. कक्षा ८ उत्तीर्ण भई कक्षा ९ अध्ययनरत तथा SEE परिक्षामा सहभागी हुनु पर्ने बिद्यार्थीहरूको हकमा निवेदनसाथ हाल लब्धाङ्क पत्र पेश गर्न नसकिने अवस्था भएमा सम्बन्धित बिद्यालयको सिफारिस पत्र र SEE परिक्षा दिन प्राप्त भएको सिम्बल नं. सहित खुलेको प्रवेश पत्र निवेदनसाथ पेश गर्नु पर्नेछ । साथै, छात्रवृत्तिको रकम लिने समयमा प्रतिशत पुऱ्याई पास गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र अनिवार्य उपलब्ध गराउनु पर्नेछ ।

६. निवेदन दिने स्थान र मिति

सि.न.	मिति/स्थान	जंगी अड्डामा कार्यरत बहालवाला सैनिक सकल दर्जा	अन्य बांकी बहालवाला सैनिक सकल दर्जा	अवकास प्राप्त सैनिक सकल दर्जा	कै.
१.	मिति	२०७८ आश्विन ०८ गतेसम्म ।			
२.	स्थान	श्री कल्याणकारी योजना निर्देशनालय, भद्रकाली ।	आ-आफ्नो युनिट/फर्मेशन	आफूलाई पायक पर्ने नेपाली सेनाको युनिट/फर्मेशन	